

## हाम्रो बारेमा

परिवर्तनका लागि साझेदारी (partnership for change) भन्ने संस्थाले बर्लिङ्टन र विन्सिकका विध्यालयहरूलाई बढी विध्यार्थी केन्द्रित बनाउन र अवस्थित स्कुल प्रणालीमा परिवर्तन गर्ने सम्बन्धमा समर्थन प्रदान गर्दै आएको छ। हाम्रो लक्ष भनेको विध्यार्थीहरूलाई आजको चाडै बदलिदो, परिवर्तनसिल र जटिल अवस्थामा आवश्यक सिप र कलाकासाथ हाई स्कुल पास गर्ने बिषयमा वीध्यालयहरूलाई अरु राम्रो कार्य गराउनु हो।

हालै हाम्रा विध्यालयहरू लगभग एक सय वर्ष पहिला जहाँ थिए त्यही भएको पाईन्छ। हामीलाई थाहा छ कि बिभिन्न विध्यार्थीहरूको सिक्ने तरिका अलग अलग हुन्छ तर पनि हामी सबै विध्यार्थीहरूलाई उहि एउटै हुन भन्ने पाराले पढाईराखेका छौं।

तर यो परिवर्तन हुँदै छ। हाम्रा वीध्यालयहरूलाई प्रत्येक् विध्यार्थीका लागि काम लाग्ने शिक्षा प्रदान गर्ने बनाउनको लागि विध्यार्थीहरूलाई उनीहरूको शिक्षाको केन्द्र बिन्दुमा राखी संलग्न गराउन आवश्यक छ। हामीले प्रत्येक बच्चाकोलागि शिक्षालाई निजीकृत गर्न आवश्यक छ। यदी विध्यार्थीहरूले उनीहरूलाई चाख लाग्ने बिषयमा सिक्ने मौका पाए र त्यसलाई कक्षा बाहिर सम्बन्ध जोड्न सक्ने भएको अवस्थामा हाम्रा सबै विध्यार्थीहरू हाई स्कुलबाट उज्ज्वल भविष्यको लागि तयारीका साथ उत्तिर्ण हुने थिए।

परिवर्तनका लागि साझेदारी (partnership for change) भन्ने संस्था नेली मे शिक्षा फाउन्डेसन् अनुदान द्वारा वित्त पोषित छ।

## ध्यान केन्द्रित क्षेत्र

हामी हाम्रा वीध्यालयहरूलाई पाँच महत्वपूर्ण क्षेत्रमा सुधार गर्न कार्य गरी राखेका छौं।

सिक्ने र सिकाउने बातावरण

- सिक्ने र सिकाउने क्रमलाई पारम्परिक तरिका भन्दा अलग अथवा कक्षा कोठाबाट बाहिर लाने

|

परिवार तथा विध्यालयबिच् साझेदारी

- हाम्रो समुदायमा भएका सबै पारीवारजनलाई शिक्षाको क्षेत्रमा आवाज प्रदान गर्ने मौका प्रदान गर्न

|

युवा वर्गको संलग्नता र नेत्रित्व

- बर्लिङ्टन र विन्स्किमा भएका युवाहरूका साथ सहकार्य र सशक्तिकरण ।

सामुदायिक सिकाई

- शिक्षाको अवसर सबै समुदायमा बिस्तार

निजिक्रित तथा प्रविणताको आधारमा सिकाई

- हाम्रा हाई स्कूलबाट स्नातक विध्यार्थीहरूलाई सफल हुन के आवश्यक छ त्यसको पहिचान गर्न अनुसन्धान र सामाजिक योगदानको उपयोग गर्ने ।
- विध्यार्थीहरूलाई सफल हुनको लागि एउटा निजी बाटो अपनाउन अनुमती दिने।

**हामीसँग सामेल हुनुहोस्।**

परिवर्तनका लागि साझेदारी partnership for change लाई हाम्रा वीध्यालयहरू पुनः संरचना कार्यमा यहाँहरू सबैको आवश्यक छ। हामीले सबै विध्यार्थी, शिक्षक-शिक्षिका, अभिभावक, प्रशाशक र बिभिन्न समुदायका नेताहरू मिलेर हाम्रा वीध्यालयहरू अघी स्थानन्तरण गर्न सक्ने छौं भन्ने विश्वास लिएका छौं।

हाम्रो कार्यमा सहभागि हुन बिभिन्न उपाय छन्। कृपया हाम्रा नयाँ अमेरिकनहरूका लागि संचार संयोजक श्री एरिक आनेहोलाई ८०२-७९३-१७४७ मा फोन सम्पर्क अथवा [eric@partnershipvt.org](mailto:eric@partnershipvt.org) मा ईमेल गरी कसरी सहभागि हुने भनी बुझ्न सक्नुहुने छ।